



अख्तियार दुरुपयोग अनुसन्धान आयोग

टंगाल, काठमाडौं

मिति: २०७४।०५।१६ गते

प्रेस विज्ञप्ति

आज मिति २०७४ भदौ १६ गते व्यवस्थापिका संसद सुशासन तथा अनुगमन समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोग बीच छलफल कार्यक्रमको आयोजना गरियो। आयोगको सभाहलमा आयोजित कार्यक्रममा माननीय प्रमुख आयुक्त श्री दीप बस्न्यातले, छलफल कार्यक्रमले भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन कायम गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै क्षेत्राधिकारमा भएको संकुचनले भ्रष्टाचार नियन्त्रणमा कठिनाई भएको बताउनु भयो। मुलुकमा सुशासन कायम गर्ने दायित्व सबै तह र निकायको भएको उल्लेख गर्दै सबै तहबाट भएका र हुने गरेका अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो दायित्व सरकारको रहेको बताउनु भयो।

सो अवसरमा सुशासन तथा अनुगमन समितिका सभापति श्री मोहनसिंह राठौरले आम जनताको आशा र भरोसाको केन्द्रको रूपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सामु धेरै ठूला चुनौती रहेको बताउँदै यस संस्थाको भूमिका अझ प्रभावकारी बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनु भयो। उहाँले भ्रष्टाचारले संस्थागत रूपमा जरो गाड्न थालेको बेला यसको नियन्त्रणका लागि सहकार्य जरुरी रहेको छ भन्नुभयो। उहाँले आयोगको क्षेत्राधिकार संकुचन गर्ने कार्यले मुलुकको विधि र प्रक्रियालाई नै कमजोर पार्दछ भन्दै आयोगलाई सवल र सक्षम बनाउन समितिले सक्दो सहयोग गर्ने विश्वास समेत व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्ने समितिका अधिकांश सदस्यहरूले आयोगको भूमिकालाई अझ बढी प्रभावकारी र विश्वसनीय बनाउनुपर्ने कुरामा जोड दिनु भएको थियो।

आयोगका सचिव श्री राजन खनालले आयोगको गतिविधि माथि प्रकाश गरेपछि सुरु भएको उक्त छलफल कार्यक्रममा आयोगका आयुक्तहरू श्री नवीनकुमार घिमिरे, डा. गणेशराज जोशी, श्री राजनारायण पाठक र डा. श्री सावित्री गुरुड थापाले छलफलमा उठेका जिज्ञासाका बारेमा जानकारी गराउँदै आयोगको वर्तमान भूमिका र भावी दिनमा हुनसक्ने भूमिकाको सन्दर्भमा चर्चा गर्नुभएको थियो।

कार्यक्रमको समापन गर्दै प्रमुख आयुक्त श्री बस्न्यातले छलफलमा उठेका कुरालाई आयोगले सकारात्मक रूपमा लिएको बताउँदै आयोग सानातिना घटना र हल्लाबाट विचलित नभई आफ्नो दायित्व निष्पक्षताका साथ पुरा गर्न क्रियाशील रहेको बताउनु भयो।

(जीवराज कोइराला)
सह-सचिव एवं प्रवक्ता